

नेपाल आयल निगम लिमिटेड
केन्द्रीय कार्यालय बबरमहल, काठमाडौं
सवारी साधन लिलाम बिक्री गर्ने बारेको सिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथमपटक प्रकाशित मिति २०७४।८।१४

यस निगमको केन्द्रीय कार्यालय बबरमहल, हवाई इन्धन डिपो सिनामंगल तथा इन्धन डिपो थानकोटको हाता भित्र रहेका निम्न बमोजिमका सवारी साधनहरू जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकोले यो लिलामसम्बन्धी सिलबन्दी बोलपत्रको सूचना प्रकाशित गरिएको छ। तपसिलमा उल्लेखित सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति/फर्म/कम्पनीले यो सूचनामा उल्लेखित सर्तहरूको अधीनमा रही यो सूचना गोरखापत्रमा प्रथमपटक प्रकाशित भएको मितिले २१ औं दिन सम्म कार्यालय समयमा निगमको केन्द्रीय कार्यालय, बबरमहल काठमाडौंमा बोलपत्र फारम प्राप्त गर्न सक्नेछ भने २२ औं दिनको १२ बजे भित्र बोलपत्र निगमको केन्द्रीय कार्यालय, बबरमहलमा दर्ता गराईसक्नु पर्नेछ र सोही दिन दिनको १ बजे बोलपत्र खोलीनेछ।

तपसिल

लिलाम गरिने सवारी साधनको विवरण

s.no	Vehicle Name	Vehicle Number	Auction Value	Form Amount
केन्द्रीय कार्यालय बबरमहल				
१.	Maruti 800	Ba 1 Ya 1046	20,000/00	1,000/-
१.	Maruti 800	Ba 1 Ya 1048	20,000/00	
इन्धन डिपो थानकोट				
१.	Swaraj Majda	Ba 1 Gha 549	1,28,000/00	1,000/-
हवाई इन्धन डिपो सिनामंगल				
१.	Aircraft Refueler (ASHOK LEXCAND)	Ba A Gha 302 (AR-12)	3,24,000/00	1,000/-
२.	Aircraft Refueler (ASHOK LEXCAND)	Ba A Gha 94 (AR-8)	2,00,000/00	

सर्त तथा बन्देजहरू

१. बोलपत्रदाताले बोलकबोल गरेको रकममा नियमानुसार थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्नेछ भने व्यक्तीहरूका हकमा नियमानुसार थप कर लाग्नेछ।
२. बोलपत्र फारम निगमको केन्द्रीय कार्यालय बबरमहलको योजना प्रशासन तथा मानव संसाधन विकास विभागबाट रु. १,०००।- (पछि फिर्ता नहुने गरी) निगमको राष्ट्रिय वाणिज्य बैंक चल्ती हिसाव नं. १०९००६६२९४०१ मा बुझाएको भौचर पेश गरी प्राप्त गर्न सकिनेछ।
३. लिलाम बिक्री गरिने सवारी साधनहरू निगमको केन्द्रीय कार्यालय बबरमहलमा/ हवाई इन्धन डिपो सिनामंगल तथा इन्धन डिपो थानकोटमा कार्यालय समयभित्र हेर्न सकिनेछ।
४. बोलपत्रदाता फर्म भएमा फर्म दर्ता प्रमाण पत्र, आ.व. २०७२।७३ सम्म कर फर्स्यूट गरेको प्रमाण पत्र एवं व्यक्तीका हकमा नागरिकताको प्रमाण पत्रको प्रमाणीत प्रतिलिपि सहित आफुले बोलकबोल गरेको रकमको १० प्रतिशतले हुने बराबरको रकम उल्लेखित हिसाव नं. १०९१०६६२९४०१ मा नगद जम्मा गरी सोको सक्कल भौचर पेश गर्नुपर्नेछ। यस रकममा कुनै व्याज दिइने छैन।
५. लिलामको बोलपत्र स्वीकृतिको सूचना पाएको मितिले ७ दिनभित्र बोलपत्रदाताले बोलपत्रमा बोलकबोल गरेको सम्पूर्ण रकम निगममा बुझाई लिलाम सकार गरेको सवारी साधनहरू उठाई लैजानु पर्नेछ।
६. पर्न आएको सिलबन्दी बोलपत्रहरू यो सूचना प्रकाशित भएको २२ औं दिनमा दिउँसो १.०० बजे निगमको केन्द्रीय कार्यालय, बबरमहलमा बोलपत्रदाता वा निजको प्रतिनिधिहरूको रोहबरमा खोलीने छ। यदि २२औं दिनमा बिदा परेमा बिदापछि कार्यालय खुलेको पहिलो दिनको दिउँसो १.०० बजे खोलीनेछ। बोलपत्र खोल्दा बोलपत्रदाता वा निजको प्रतिनिधिहरूको अनुपस्थितिमा बोलपत्र खोल्न बाधा पर्ने छैन।
७. बोलपत्र दाखिला गर्दा नेपाल आयल निगम लि. केन्द्रीय कार्यालय योजना प्रशासन तथा मानव संसाधन विकास विभागलाई सम्बोधन गरि सवारी साधनको लिलामसम्बन्धी सिलबन्दी बोलपत्र भनी बाहिर प्रस्ट उल्लेख गर्नुपर्नेछ।
८. रीत नपुगेको वा म्याद नाघी पेश हुन आएको बोलपत्र स्वतः रद्द भएको मानिने छ।
९. प्राप्त भएको बोलपत्रहरू स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार निगममा सुरक्षित रहनेछ।
१०. जुन व्यक्ति, कम्पनी वा फर्मले बोलपत्र खरिद गरेको छ सोही व्यक्ति, कम्पनी वा फर्मको नाममा मात्र बोलपत्र दर्ता गराउन सक्नेछ।
११. लिलाम बिक्री हुने गाडीहरूको नामसारि हुने नहुने वा अन्य अध्ययन बोलपत्र दाताले नै सम्बन्धित निकायबाट आफै बुझ्नु पर्ने छ।
१२. नामसारी गर्दा निगमले तिर्नु पर्ने राजस्व बाहेकको सम्पूर्ण खर्च लिलाम सकार कर्ताले नै बेहोर्नु पर्ने छ।
१३. लिलाम सकार भएको सवारी साधनहरूको नामसारी नेपाल आयल निगमको क्षेत्रिय कार्यालयहरू रहेको जिल्लामा भए मात्र निगमको प्रतिनिधि पठाई दिन सकिनेछ।
१४. यस बोलपत्रसम्बन्धी विस्तृत जानकारी तथा अन्य केही कुरा बुझ्नु परेमा कार्यालय समयभित्र निगमको केन्द्रीय कार्यालय बबरमहलको योजना प्रशासन तथा मानव संसाधन विकास विभागमा सम्पर्क राखी बुझ्न सकिनेछ।